



## बीमा प्रतिबिम्ब

नेपाली बीमा क्षेत्रको मासिक तथ्यांक संस्करण

वर्ष २ अंक ३ २०८२ असोज

### पृष्ठभूमि

बीमा क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ हो, जसले वित्तीय सुरक्षाका साथै दीर्घकालीन लगानी र सामाजिक स्थायित्वमा योगदान पुऱ्याउँछ । नेपालमा यस क्षेत्रको प्रभावकारी नियमन, अनुगमन, तथा विश्लेषणको कार्य नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले गर्दछ ।

नेपाली बीमा बजारमा आ.व. २०८२/८३ को असोज मसान्तसम्म ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् । कार्य प्रकृतिको आधारमा १४ जीवन बीमा, १४ निजीजीवन बीमा, ७ लघुबीमा (३ जीवन लघुबीमा र ४ निजीजीवन लघुबीमा) र २ पुनर्बीमा कम्पनीले व्यवसाय गर्दै आइरहेका छन् । त्यसैगरी, नेपालको कुल गार्हस्थ्य उत्पादनमा बीमाको योगदान बढ्दो क्रममा रहेको छ । साथै, बीमा ऐन, २०७९ ले निर्देशित गरेको कार्य क्षेत्र भित्र रही प्राधिकरणले आफ्नो काम कार्यवाही गर्दै आएको छ ।

बीमा क्षेत्रमा मुख्य तथ्यांकहरूको विश्लेषणले बीमा क्षेत्रमा भएको प्रगति, चुनौतीहरू, तथा नीतिगत आवश्यकताहरूको पहिचान गर्न सहयोग पुऱ्याउँछ । यस मासिक तथ्यांक संस्करण मार्फत बीमा पहुँच, बीमकहरूको वित्तीय अवस्था, दाबी, बीमालेख संख्या, बीमाशुल्क संकलन लगायतका प्रमुख सुचकहरूको अध्ययन गरिएको छ ।

यो विश्लेषण बीमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता, तथा नीतिनिर्माणका लागि आधार हुनेछ साथै, बीमकहरू, नीति निर्माता, अनुसन्धानकर्ता र आम सर्वसाधारणलाई उपयोगी जानकारी प्रदान गर्ने उद्देश्यले तयार पारिएको छ ।

### नेपाली बीमा बजार

आ.व. २०८२/८३ को असोज मसान्तसम्ममा बीमा क्षेत्रको सुचकाङ्कहरूको अवस्था देहाय बमोजिम रहेका छन् ।

#### १. बीमालेख संख्या

| सूचक                                                                         | २०८१ असोज<br>मसान्तसम्ममा | २०८२ असोज<br>मसान्तसम्ममा | परिवर्तन<br>% |
|------------------------------------------------------------------------------|---------------------------|---------------------------|---------------|
| जीवन बीमालेख संख्या (म्यादि, लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक) | ५५,९०,१८६                 | ५८,०९,९२२                 | ३.९३          |
| म्यादि र लघु म्यादि जीवन बीमालेख संख्या                                      | ५९,८९,७०५                 | ७६,४३,७७१                 | २७.६२         |
| वैदेशिक रोजगार बीमालेख संख्या                                                | २१,८६,५५७                 | २४,५५,४४२                 | १२.३०         |
| कुल सक्रिय जीवन बीमालेख संख्या                                               | १,३७,६६,४४८               | १,५९,०९,१३५               | १५.५६         |
| कुल जारी जीवन बीमालेख संख्या                                                 | १४,६३,७२०                 | १९,००,८३९                 | २९.८६         |
| कुल जारी निजीजीवन बीमालेख संख्या                                             | ७,३७,९३०                  | ७,८०,६१३                  | ५.७८          |



चालु आ.व २०८२/८३ को असोज मसान्तसम्ममा जीवन र लघुजीवन बीमा कम्पनीहरूबाट १९ लाख ८३९ वटा बीमालेख जारी भएका छन् भने निर्जीवन र लघु निर्जीवन बीमा कम्पनीहरूबाट जम्मा ७ लाख ८० हजार ६१३ वटा बीमालेख जारी भएका छन्। साथै, यस आ.व.को असोज मसान्तसम्ममा १ करोड ५९ लाख ९ हजार १३५ वटा सक्रिय जीवन बीमालेख रहेका छन् जुन गत आ.व.को असोज मसान्तको तुलनामा १५.५६ प्रतिशतले वृद्धि भएको देखिन्छ।

## २. बीमाशुल्क संकलन

रकम रु. लाखमा

| सूचक                                  | २०८१ असोज<br>मसान्तसम्ममा | २०८२ असोज<br>मसान्तसम्ममा | परिवर्तन<br>% |
|---------------------------------------|---------------------------|---------------------------|---------------|
| प्रथम जीवन बीमाशुल्क संकलन रु.लाखमा   | ८३,७९३.१२                 | १,०६,६१५.३०               | २७.२४         |
| नविकरण जीवन बीमाशुल्क संकलन रु. लाखमा | ३,२९,२२१.७०               | ३,९७,०५८.२७               | २०.६१         |
| कुल जीवन बीमाशुल्क संकलन रु.लाखमा     | ४,१३,०१४.८२               | ५,०३,६७३.५७               | २१.९५         |
| कुल निर्जीवन बीमाशुल्क संकलन रु.लाखमा | १,१५,७३६.२२               | १,२९,२४६.१८               | ११.६७         |
| जम्मा बीमाशुल्क संकलन रु. लाखमा       | ५,२८,७५१.०४               | ६,३२,९१९.७५               | १९.७०         |

चालु आ.व २०८२/८३ को असोज मसान्तसम्ममा रु. ६३ अर्ब २९ करोड २० लाख बीमाशुल्क संकलन भएको छ जुन गत आ.व.को असोज मसान्तको तुलनामा १९.७० प्रतिशत वृद्धि हो। त्यसैगरी, गत आ.व. को असोज मसान्तको तुलनामा चालु आ.व को असोज मसान्तसम्ममा जीवन तथा लघुजीवन बीमा तर्फ बीमाशुल्क संकलन २१.९५ प्रतिशतले वृद्धि भई रु. ५० अर्ब ३६ करोड ७४ लाख रहेको छ भने निर्जीवन तथा लघु निर्जीवन बीमा तर्फ ११.६७ प्रतिशतले वृद्धि भई रु. १२ अर्ब ९२ करोड ४६ लाख बीमाशुल्क संकलन भएको छ।

## ३. बीमा दावी भुक्तानी विवरण

रकम रु. लाखमा

| सूचक                                      | २०८१ असोज<br>मसान्तसम्ममा | २०८२ असोज<br>मसान्तसम्ममा | परिवर्तन<br>% |
|-------------------------------------------|---------------------------|---------------------------|---------------|
| जीवन बीमा दाबी भुक्तानी संख्या            | ५०,२५६                    | ५८,८६३                    | १७.१३         |
| जीवन बीमा दाबी भुक्तानी रकम               | ९६,७५६.१४                 | १,१५,७५३.६०               | १९.६३         |
| भुक्तानी हुन वाँकी दाबी संख्या (जीवन)     | ४८,७६२                    | ५७,३२१                    | १७.५५         |
| भुक्तानी हुन वाँकी दाबी रकम (जीवन)        | ३६,९१२.६९                 | ४९,१०४.३६                 | ३३.०३         |
| निर्जीवन बीमा दाबी भुक्तानी संख्या        | ३०,९४८                    | ३२,६१५                    | ५.३९          |
| निर्जीवन बीमा दाबी भुक्तानी रकम           | ४२,७७७.७२                 | ५६,४०२.७९                 | ३१.८५         |
| भुक्तानी हुन वाँकी दाबी संख्या (निर्जीवन) | १,०४,९३३                  | १,१०,२५८                  | ५.०७          |
| भुक्तानी हुन वाँकी दाबी रकम (निर्जीवन)    | ३,२८,१०५.५६               | ५,२२,०४०.७०               | ५९.११         |



चालु आ.व २०८२/८३ को असोज मसान्तसम्म जीवन बीमकर्हरूले भुक्तानी गरेको दाबीको संख्या ५८ हजार ८६३ रहेको छ जस अन्तर्गत रु. ११ अर्ब ५७ करोड ५४ लाख भुक्तानी भएको छ । गत आ.व.को असोज मसान्तसम्मको तुलनामा दाबी भुक्तानी संख्या र रकममा १७.१३ प्रतिशत र १९.६३ प्रतिशत वृद्धि भएको देखिन्छ । साथै, ५७ हजार ३२१ वटा दाबी अन्तर्गतको रु. ४ अर्ब ९१ करोड ४ लाख भुक्तानी हुन बाँकी नै रहेको छ ।

त्यसैगरी, निजीजीवन बीमकर्हरूबाट चालु आ.व २०८२/८३ को असोज मसान्तसम्ममा कुल ३२ हजार ६१५ वटा दाबी भुक्तानी भएको छ जस अन्तर्गत रु ५ अर्ब ६४ करोड ३ लाख भुक्तानी भएको छ भने, १ लाख १० हजार २५८ वटा दाबी संख्या अन्तर्गत कुल रु ५२ अर्ब २० करोड ४१ लाख भुक्तानी हुन बाँकी रहेको छ । गत आ.व.को असोज मसान्तसम्मको तुलनामा दाबी भुक्तानी संख्यामा ५.३९ प्रतिशतले वृद्धि भएको छ भने दाबी रकममा ३१.८५ प्रतिशत वृद्धि भएको देखिन्छ ।

#### ४. जीवन बीमाको पहुँच

| सूचक                                                                                               | २०८१ असोज<br>मसान्तसम्ममा | २०८२ असोज<br>मसान्तसम्ममा |
|----------------------------------------------------------------------------------------------------|---------------------------|---------------------------|
| बीमाको दायरामा आएको जनसंख्या प्रतिशतमा (म्यादि, लघु म्यादि र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक)    | १७.२५                     | १७.७७                     |
| बीमाको दायरामा आएको जनसंख्या प्रतिशत (म्यादि र लघु म्यादि जीवन बीमालेख सहित)                       | ३५.७३                     | ४१.१५                     |
| <b>बीमाको दायरामा आएको जनसंख्या प्रतिशत (म्यादि, लघुम्यादि र बैदेशिक रोजगार जीवन बीमालेख सहित)</b> | <b>४२.८४</b>              | <b>४९.०५</b>              |

१. राष्ट्रिय तथ्याङ्क कार्यालयले वि.स. २०७८ सालको जनगणनाको प्रतिवेदनमा प्रकाशित जनसंख्याको वृद्धि प्रतिशतका आधारमा यस महिनासम्मको जनसंख्या प्रक्षेपण गरी बीमाको दायरा गणना गरिएको।

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको २०७८ सालको जनगणनाको प्रतिवेदनमा प्रकाशित जनसंख्याको वृद्धि प्रतिशतका आधारमा चालु आ.व को असोज मसान्तसम्मको जनसंख्या प्रक्षेपण गरी बीमाको दायरा गणना गर्दा ४९.०५ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ भने ५०.९५% जनसंख्या बीमाको पहुँच बाहिर रहेको देखिन्छ ।

#### ५. समर्पण तथा व्यतित विवरण

रकम रु. लाखमा

| सूचक                    | २०८१ असोज<br>मसान्तसम्ममा | २०८२ असोज<br>मसान्तसम्ममा | परिवर्तन % |
|-------------------------|---------------------------|---------------------------|------------|
| समर्पण संख्या           | २८,०५७                    | २२,९९९                    | (१८.०३)    |
| समर्पण रकम              | ३८,२४६.६०                 | ३४,८८५.९३                 | (८.७९)     |
| व्यतित बीमालेखको संख्या | ११,९८,२९५                 | १२,२०,५४८                 | १.८६       |



|                      |             |             |      |
|----------------------|-------------|-------------|------|
| व्यतित बीमालेखको रकम | ३,५०,७२०.७३ | ३,६७,८६७.९५ | ४.८९ |
|----------------------|-------------|-------------|------|

चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्ममा २२ हजार ९९९ वटा जिवन बीमालेख समर्पण भएका छन् जस अन्तर्गत रु ३ अर्ब ४८ करोड ८६ लाख समर्पण रकम रहेको छ। त्यसैगरी, १२ लाख २० हजार ५४८ बीमालेख व्यतित भएका छन् भने व्यतित बीमालेखको रकम रु ३६ अर्ब ७८ करोड ६८ लाख रहेको छ।

#### ६. बीमकको शाखा कार्यालय तथा कर्मचारीको विवरण

| सूचक                                          | २०८१ असोज<br>मसान्तसम्ममा | २०८२ असोज<br>मसान्तसम्ममा | परिवर्तन<br>% |
|-----------------------------------------------|---------------------------|---------------------------|---------------|
| जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या         | १,८४०                     | १,८३९                     | (०.०५)        |
| निर्जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या     | १,१५८                     | १,१५८                     | -             |
| <b>बीमा कम्पनीहरूको जम्मा कार्यालय संख्या</b> | <b>२,९९८</b>              | <b>२,९९७</b>              | <b>(०.०३)</b> |
| जीवन बीमा कम्पनीहरूको कर्मचारी संख्या         | ५,८६५                     | ६,०६६                     | ३.४३          |
| निर्जीवन बीमा कम्पनीहरूको कर्मचारी संख्या     | ५,९३४                     | ६,२५५                     | ५.४१          |
| <b>बीमा कम्पनीहरूको जम्मा कर्मचारी संख्या</b> | <b>११,७९९</b>             | <b>१२,३२१</b>             | <b>४.४२</b>   |

चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्ममा जीवन बीमातर्फ १ हजार ८३९ र निर्जीवन बीमातर्फ १ हजार १५८ गरी जम्मा शाखा संख्या २ हजार ९९७ पुगेको छ भने जीवन बीमातर्फ ६ हजार ६६ र निर्जीवन बीमातर्फ ६ हजार २५५ गरी कुल १२ हजार ३२१ जना कर्मचारी कार्यरत छन्।

#### ७. बीमालेख अनुसार जारी जीवन बीमालेख संख्या

| सूचक                               | २०८१<br>असोज<br>मसान्तसम्म<br>मा (१) | जारी<br>बीमालेख<br>को हिस्सा<br>प्रतिशत | २०८२<br>असोज<br>मसान्तसम्म<br>मा (२) | जारी<br>बीमालेख<br>को हिस्सा<br>प्रतिशत | (१) देखि<br>(२)<br>परिवर्तन<br>% |
|------------------------------------|--------------------------------------|-----------------------------------------|--------------------------------------|-----------------------------------------|----------------------------------|
| सावधिक जीवन बीमा                   | ८२,३६४                               | ५.६३                                    | ८१,१२५                               | ४.२७                                    | (१.५०)                           |
| अग्रिम भुक्तानी सावधिक जीवन बीमा   | ८,५३०                                | ०.५८                                    | ११,२६५                               | ०.५९                                    | ३२.०६                            |
| रूपान्तरित सावधिक जीवन बीमा        | १०,६५६                               | ०.७३                                    | १२,२८७                               | ०.६५                                    | १५.३१                            |
| बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा | २४,२०२                               | १.६५                                    | २७,२०१                               | १.४३                                    | १२.३९                            |



नेपाली बीमा क्षेत्रको मासिक तथ्यांक संस्करण  
वर्ष २ अंक ३ २०८२ असोज

|                         |                  |               |                  |               |              |
|-------------------------|------------------|---------------|------------------|---------------|--------------|
| वैदेशिक रोजगार म्यादी   | १,७०,५१९         | ११.६५         | २,०९,३६७         | ११.०१         | २२.७८        |
| आजीवन जीवन बीमा         | १,३४१            | ०.०९          | १,२६३            | ०.०७          | (५.८२)       |
| एकल बीमाशुल्क जीवन बीमा | ४,६६०            | ०.३२          | ३,३०४            | ०.१७          | (२९.१०)      |
| म्यादी जीवन बीमा        | २,१४,४९८         | १४.६५         | २,४५,९७६         | १२.९४         | १४.६८        |
| लघु जीवन बीमा           | ९,४४,२४४         | ६४.५१         | १३,०७,१०६        | ६८.७६         | ३८.४३        |
| अन्य जीवन बीमा          | २,७०६            | ०.१८          | १,९४५            | ०.१०          | (२८.१२)      |
| <b>जम्मा</b>            | <b>१४,६३,७२०</b> | <b>१००.००</b> | <b>१९,००,८३९</b> | <b>१००.००</b> | <b>२९.८६</b> |

चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्ममा जीवन बीमकर्हरूले जारी गर्दै आएका बीमालेखहरूको संख्याको आधारमा सबै भन्दा बढी हिस्सा लघु जीवन बीमाको ६८.७६ प्रतिशत रहेको छ भने सबै भन्दा कम हिस्सा आजिवन जीवन बीमालेखको ०.०७ प्रतिशत रहेको छ । गत आ.व.को असोज मसान्तसम्मको तुलनामा जारी बीमालेखको संख्यामा २९.८६ प्रतिशतले वृद्धि भएको छ ।

#### ८. सक्रिय जीवन बीमालेख संख्या

| जीवन बीमालेख                       | २०८१ असोज<br>मसान्तसम्ममा<br>(१) | सक्रिय<br>बीमाले<br>ख को<br>हिस्सा<br>प्रतिशत | २०८२<br>असोज<br>मसान्तसम्म<br>मा (२) | सक्रिय<br>बीमालेख<br>को हिस्सा<br>प्रतिशत | (१)<br>देखि<br>(२)<br>परिवर्तन<br>% |
|------------------------------------|----------------------------------|-----------------------------------------------|--------------------------------------|-------------------------------------------|-------------------------------------|
| सावधिक जीवन बीमा                   | २०,५१,५४३                        | १४.९०                                         | २१,७८,२४२                            | १३.६९                                     | ६.१८                                |
| अग्रिम भुक्तानी सावधिक जीवन बीमा   | ४,४७,२५४                         | ३.२५                                          | ४,५७,१५८                             | २.८७                                      | २.२१                                |
| रूपान्तरित सावधिक जीवन बीमा        | ५,३८,३४३                         | ३.९१                                          | ५,६५,७५८                             | ३.५६                                      | ५.०९                                |
| बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा | १०,०४,४३७                        | ७.३०                                          | १०,७३,९४२                            | ६.७५                                      | ६.९२                                |
| वैदेशिक रोजगार म्यादि जीवन बीमा    | २१,८६,५५७                        | १५.८८                                         | २४,५५,४४२                            | १५.४३                                     | १२.३०                               |
| आजिवन जीवन बीमा                    | १,७३,८५६                         | १.२६                                          | १,७५,६७१                             | १.१०                                      | १.०४                                |
| एकल बीमाशुल्क जीवन बीमा            | ७९,६८७                           | ०.५८                                          | १,०३,०५३                             | ०.६५                                      | २९.३२                               |
| म्यादि जीवन बीमा                   | ३२,६७,६३८                        | २३.७४                                         | ३३,५३,८८०                            | २१.०८                                     | २.६४                                |
| लघु जीवन बीमा                      | ३८,९३,२०९                        | २८.२८                                         | ५४,२२,६१७                            | ३४.०८                                     | ३९.२८                               |
| अन्य जीवन बीमा                     | १,२३,९२४                         | ०.९०                                          | १,२३,३७२                             | ०.७८                                      | (०.४५)                              |
| <b>जम्मा</b>                       | <b>१,३७,६६,४४८</b>               | <b>१००.००</b>                                 | <b>१,५९,०९,१३५</b>                   | <b>१००.००</b>                             | <b>१५.५६</b>                        |



चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्म सक्रिय जीवन बीमालेखहरूको संख्याको आधारमा सबै भन्दा बढी हिस्सा लघु जीवन बीमाको ३४.०८ प्रतिशत रहेको छ भने सबै भन्दा कम हिस्सा एकल बीमालेखको ०.६५ प्रतिशत रहेको छ। गत आ.व. को असोज मसान्तसम्मको तुलनामा चालु आ.व.को असोज मसान्तसम्म सक्रिय बीमालेखको संख्यामा १५.५६ प्रतिशत वृद्धि भएको छ।

### ९. प्रदेश अनुसार सक्रिय जीवन बीमालेख संख्या

| प्रदेश       | २०८१ असोज<br>मसान्तसम्ममा<br>(१) | सक्रिय<br>बीमालेखको<br>हिस्सा<br>प्रतिशत | २०८२ असोज<br>मसान्तसम्ममा<br>(२) | सक्रिय<br>बीमालेखको<br>हिस्सा<br>प्रतिशत | (१) देखि<br>(२) परिवर्तन<br>% |
|--------------|----------------------------------|------------------------------------------|----------------------------------|------------------------------------------|-------------------------------|
| कोशी         | १०,८६,१४१                        | ७.८९                                     | १७,३८,४४२                        | १०.९३                                    | ६०.०६                         |
| मधेश         | ६,०४,१०८                         | ४.३९                                     | ६,६२,८२२                         | ४.१७                                     | ९.७२                          |
| बागमती       | ९७,६२,३८६                        | ७०.९१                                    | १,०२,६७,०२८                      | ६४.५४                                    | ५.१७                          |
| गण्डकी       | ५,३७,७५०                         | ३.९१                                     | ९,७१,०६९                         | ६.१०                                     | ८०.५८                         |
| लुम्बिनी     | १०,०८,७८६                        | ७.३३                                     | ११,००,६०३                        | ६.९२                                     | ९.१०                          |
| कर्णाली      | २,३७,०४९                         | १.७२                                     | ५,६०,९४१                         | ३.५३                                     | १३६.६४                        |
| सुदुरपश्चिम  | ५,३०,२२८                         | ३.८५                                     | ६,०८,२३०                         | ३.८२                                     | १४.७१                         |
| <b>जम्मा</b> | <b>१,३७,६६,४४८</b>               | <b>१००.००</b>                            | <b>१,५९,०९,१३५</b>               | <b>१००.००</b>                            | <b>१५.५६</b>                  |

चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्म सक्रिय जीवन बीमालेखहरूको संख्याको आधारमा प्रदेशगत तुलना गर्दा सबै भन्दा बढी सक्रिय बीमालेखको हिस्सा बागमती प्रदेशमा ६४.५४ प्रतिशत रहेको छ भने सबै भन्दा कम हिस्सा कर्णाली प्रदेशको ३.५३ प्रतिशत रहेको छ।

### १०. जारी निर्जीवन बीमालेख संख्या

| निर्जीवन बीमालेख        | २०८१ असोज<br>मसान्तसम्ममा<br>(१) | जारी<br>बीमालेखको<br>हिस्सा<br>प्रतिशत | २०८२ असोज<br>मसान्तसम्ममा<br>(२) | जारी<br>बीमालेखको<br>हिस्सा<br>प्रतिशत | (१) देखि<br>(२)<br>परिवर्तन % |
|-------------------------|----------------------------------|----------------------------------------|----------------------------------|----------------------------------------|-------------------------------|
| सम्पत्ति बीमा           | १,२८,०३३                         | १७.३५                                  | १,२७,१२५                         | १६.२९                                  | (०.७१)                        |
| सामून्द्रिक बीमा        | ८८,५८१                           | १२.००                                  | ९७,९७६                           | १२.५५                                  | १०.६१                         |
| हवाई बीमा               | ३६                               | ०.००५                                  | ३६                               | ०.००५                                  | -                             |
| मोटर बीमा               | ३,५१,९५४                         | ४७.६९                                  | ३,७०,३३९                         | ४७.४४                                  | ५.२२                          |
| इन्जि. तथा ठे. जो. बीमा | ३,९८२                            | ०.५४                                   | ४,१८८                            | ०.५४                                   | ५.१७                          |



|                    |                |               |                 |               |             |
|--------------------|----------------|---------------|-----------------|---------------|-------------|
| विविध बीमा         | ४२,२०४         | ५.७२          | ४१,७०२          | ५.३४          | (१.१९)      |
| कृषि तथा बाली बीमा | ५०,००४         | ६.७८          | ४५,५८९          | ५.८४          | (८.८३)      |
| लघु बीमा           | ७३,१३६         | ९.९१          | ९३,६५८          | १२.००         | २८.०६       |
| <b>जम्मा</b>       | <b>७३,७९३०</b> | <b>१००.००</b> | <b>७,८०,६१३</b> | <b>१००.००</b> | <b>५.७८</b> |

चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्ममा निर्जीवन बीमकहरूले जारी गर्दै आएका बीमालेखहरूको संख्याको आधारमा सबै भन्दा बढी हिस्सा मोटर बीमाको ४७.४४ प्रतिशत रहेको छ भने सबै भन्दा कम संख्यामा हवाई बीमालेख जारी भएका छन् जसको हिस्सा ०.००५ प्रतिशत रहेको छ । गत आ.व. को असोज मसान्तसम्मको तुलनामा चालु आ.व.को सोही समयमा कुल जारी बीमालेख संख्या ५.७८ प्रतिशतले वृद्धि भएता पनि अन्य पोर्टफोलियोमा वृद्धि हुँदा कृषि तथा बाली बीमालेखमा ८.८३ प्रतिशत, सम्पत्ति बीमा तथा विविध बीमा अन्तर्गत जारी बीमालेख संख्या क्रमशः ०.७१ र १.१९ प्रतिशतले घटेको देखिन्छ ।

#### ११. प्रदेश अनुसार जारी निर्जीवन बीमालेख संख्या

| प्रदेश       | २०८१ असोज<br>मसान्तसम्ममा<br>(१) | बीमालेख<br>को हिस्सा<br>प्रतिशत | २०८२ असोज<br>मसान्तसम्ममा<br>(२) | बीमालेख<br>को हिस्सा<br>प्रतिशत | (१) देखि<br>(२)<br>परिवर्तन<br>% |
|--------------|----------------------------------|---------------------------------|----------------------------------|---------------------------------|----------------------------------|
| कोशी         | ८७,८८७                           | ११.९१                           | ८९,५४७                           | ११.४७                           | १.८९                             |
| मधेश         | ७६,३९१                           | १०.३५                           | ७८,४३४                           | १०.०५                           | २.६७                             |
| बागमती       | ३,३५,८३७                         | ४५.५१                           | ३,६७,९३४                         | ४७.१३                           | ९.५६                             |
| गण्डकी       | ७०,२११                           | ९.५१                            | ६८,७२१                           | ८.८०                            | (२.१२)                           |
| लुम्बिनी     | १,१९,५७१                         | १६.२०                           | १,२५,८३३                         | १६.१२                           | ५.२४                             |
| कर्णाली      | ११,८७५                           | १.६१                            | १३,२२३                           | १.६९                            | ११.३५                            |
| सुदूरपश्चिम  | ३६,१५८                           | ४.९०                            | ३६,९२१                           | ४.७३                            | २.११                             |
| <b>जम्मा</b> | <b>७,३७,९३०</b>                  | <b>१००.००</b>                   | <b>७,८०,६१३</b>                  | <b>१००.००</b>                   | <b>५.७८</b>                      |

चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्ममा निर्जीवन बीमकहरूले जारी गरेको बीमालेखहरूको संख्याको आधारमा प्रदेशगत तुलना गर्दा सबै भन्दा बढी हिस्सा बागमती प्रदेशमा ४७.१३ प्रतिशत रहेको छ सबै भन्दा कम हिस्सा कर्णाली प्रदेशमा १.६९ प्रतिशत रहेको छ ।



## १२. बीमालेखका आधारमा जीवन बीमामा कुल बीमाशुल्क संकलन

रकम रु. लाखमा

| जीवन बीमालेख                | २०८१ असोज<br>मसान्तसम्ममा<br>(१) | बीमाशुल्क<br>को हिस्सा<br>प्रतिशत | २०८२ असोज<br>मसान्तसम्ममा<br>(२) | बीमाशु<br>ल्कको<br>हिस्सा<br>प्रतिशत | (१) देखि<br>(२) परिवर्तन<br>% |
|-----------------------------|----------------------------------|-----------------------------------|----------------------------------|--------------------------------------|-------------------------------|
| सावधिक                      | १,५३,८३७.९९                      | ३७.२५                             | २,१२,९१९.९५                      | ४२.२७                                | ३८.४१                         |
| अग्रिम भुक्तानी सावधिक      | ९१,९७१.२७                        | २२.२७                             | ९६,०९७.८५                        | १९.०८                                | ४.४९                          |
| रूपान्तरित सावधिक           | ५४,३०५.६०                        | १३.१५                             | ५७,१९६.४०                        | ११.३६                                | ५.३२                          |
| बालबच्चा सम्बन्धि<br>सावधिक | ६३,७४२.५६                        | १५.४३                             | ७९,९११.८०                        | १५.८७                                | २५.३७                         |
| बैदेशिक रोजगार म्यादि       | ७,१७८.७७                         | १.७४                              | ८,९०५.२६                         | १.७७                                 | २४.०५                         |
| आजिबन                       | ११,१४८.०२                        | २.७०                              | १२,११६.४२                        | २.४१                                 | ८.६९                          |
| एकल बीमाशुल्क               | १३,२०६.५९                        | ३.२०                              | १५,३३०.२७                        | ३.०४                                 | १६.०८                         |
| म्यादि                      | ३,५८२.६८                         | ०.८७                              | ४,४१९.२६                         | ०.८८                                 | २३.३५                         |
| लघु                         | ६,००५.११                         | १.४५                              | ७,७०१.१३                         | १.५३                                 | २८.२४                         |
| अन्य                        | ८,०३६.२३                         | १.९५                              | ९,०७५.२१                         | १.८०                                 | १२.९३                         |
| <b>जम्मा</b>                | <b>४,१३,०१५</b>                  | <b>१००.००</b>                     | <b>५,०३,६७४</b>                  | <b>१००.००</b>                        | <b>२१.९५</b>                  |

चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्ममा जीवन बीमकर्हरूले संकलन गरेको कुल बीमाशुल्कमा सबै भन्दा बढी हिस्सा सावधिक जीवन बीमालेखको ४२.२७ प्रतिशत रहेको छ भने सबै भन्दा कम हिस्सा म्यादी बीमालेखको ०.८८ प्रतिशत रहेको छ। गत आ.व. को असोज मसान्तसम्मको तुलनामा चालु आ.व.को असोज मसान्तसम्ममा जीवन बीमातर्फ कुल बीमाशुल्क संकलन २१.९५ प्रतिशतले वृद्धि भएको छ।

## १३. प्रदेश अनुसार कुल जीवन बीमाशुल्क संकलन

रकम रु. लाखमा

| प्रदेश | २०८१ असोज<br>मसान्तसम्ममा (१) | बीमाशुल्कको<br>हिस्सा<br>प्रतिशत | २०८२ असोज<br>मसान्तसम्ममा<br>(२) | बीमाशुल्क<br>को हिस्सा<br>प्रतिशत | (१) देखि<br>(२)<br>परिवर्तन<br>% |
|--------|-------------------------------|----------------------------------|----------------------------------|-----------------------------------|----------------------------------|
| कोशी   | ५२,५७२.४३                     | १२.७३                            | ५९,९६८.२७                        | ११.९१                             | १४.०७                            |
| मधेश   | ३७,६८९.२५                     | ९.१३                             | ४३,७५७.८०                        | ८.६९                              | १६.१०                            |



नेपाली बीमा क्षेत्रको मासिक तथ्यांक संस्करण  
वर्ष २ अंक ३ २०८२ असोज

|              |                    |               |                    |               |              |
|--------------|--------------------|---------------|--------------------|---------------|--------------|
| बाग्मती      | १,७८,०३९.५५        | ४३.११         | २,३२,०१९.१५        | ४६.०७         | ३०.३२        |
| गण्डकी       | ४३,२४७.३७          | १०.४७         | ५०,४०२.९४          | १०.०१         | १६.५५        |
| लुम्बिनी     | ६३,९४९.१०          | १५.४८         | ७४,३१७.२२          | १४.७६         | १६.२१        |
| कर्णाली      | १२,४७५.६१          | ३.०२          | १४,७९०.५३          | २.९४          | १८.५६        |
| सुदुरपश्चिम  | २५,०४१.५०          | ६.०६          | २८,४१७.६६          | ५.६४          | १३.४८        |
| <b>जम्मा</b> | <b>४,१३,०१४.८२</b> | <b>१००.००</b> | <b>५,०३,६७३.५७</b> | <b>१००.००</b> | <b>२१.९५</b> |

चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्ममा जीवन बीमकहरूले संकलन गरेको कुल बीमाशुल्कको आधारमा प्रदेशगत तुलना गर्दा सबै भन्दा बढी हिस्सा बाग्मती प्रदेशमा ४६.०७ प्रतिशत रहेको छ भने सबै भन्दा कम हिस्सा कर्णाली प्रदेशमा २.९४ प्रतिशत रहेको छ ।

**१४. निजीवन बीमामा कुल बीमाशुल्क संकलन**

रकम रु. लाखमा

| निजीवन बीमालेख     | २०८१ असोज<br>मसान्तसम्ममा<br>(१) | बीमाशुल्क<br>को हिस्सा<br>प्रतिशत | २०८२ असोज<br>मसान्तसम्ममा<br>(२) | बीमाशुल्क<br>को हिस्सा<br>प्रतिशत | (१) देखि (२)<br>परिवर्तन % |
|--------------------|----------------------------------|-----------------------------------|----------------------------------|-----------------------------------|----------------------------|
| सम्पत्ति           | ३२,४६२.२१                        | २८.०५                             | ३५,४७६.२१                        | २७.४५                             | ९.२८                       |
| सामुन्द्रिक        | ६,२९२.८७                         | ५.४४                              | ७,४०५.९५                         | ५.७३                              | १७.६९                      |
| हवाई               | ५,४७१.०१                         | ४.७३                              | ५,१६९.३२                         | ४.००                              | (५.५१)                     |
| मोटर               | ३५,३०६.९६                        | ३०.५१                             | ४२,६१९.२४                        | ३२.९८                             | २०.७१                      |
| इन्जि. तथा ठे. जो. | १४,१३८.३२                        | १२.२२                             | १६,०३६.६९                        | १२.४१                             | १३.४३                      |
| विविध              | १४,३१३.६७                        | १२.३७                             | १४,८१३.०४                        | ११.४६                             | ३.४९                       |
| कृषि तथा बाली      | ५,८३८.६७                         | ५.०४                              | ४,९९३.६३                         | ३.८६                              | (१४.४७)                    |
| लघु                | १,९१२.५१                         | १.६५                              | २,७३२.०९                         | २.११                              | ४२.८५                      |
| <b>जम्मा</b>       | <b>१,१५,७३६.२२</b>               | <b>१००.००</b>                     | <b>१,२९,२४६.१८</b>               | <b>१००.००</b>                     | <b>११.६७</b>               |

चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्ममा निजीवन बीमकहरूले संकलन गरेको कुल बीमाशुल्कमा सबै भन्दा बढी हिस्सा मोटर बीमालेखको ३२.९८ प्रतिशत रहेको छ भने सबै भन्दा कम हिस्सा लघु बीमालेखको २.११ प्रतिशत रहेको छ । गत आ.व. को असोज मसान्तसम्मको तुलनामा चालु आ.व.को असोज मसान्तसम्ममा कुल बीमाशुल्क संकलन ११.६७ प्रतिशतले वृद्धि भएको छ ।



### १७. प्रदेश अनुसार निर्जीवन कुल बीमाशुल्क संकलन

रकम रु. लाखमा

| प्रदेश       | २०८१ असोज<br>मसान्तसम्ममा<br>(१) | बीमाशुल्कको<br>हिस्सा<br>प्रतिशत | २०८२ असोज<br>मसान्तसम्ममा<br>(२) | बीमाशुल्कको<br>हिस्सा<br>प्रतिशत | (१) देखि<br>(२)<br>परिवर्तन<br>% |
|--------------|----------------------------------|----------------------------------|----------------------------------|----------------------------------|----------------------------------|
| कोशी         | ९,५९९.५३                         | ८.२९                             | १०,४४३.५९                        | ८.०८                             | ८.७९                             |
| मधेश         | ७,५६५.७२                         | ६.५४                             | ८,५२३.९०                         | ६.६०                             | १२.६६                            |
| बागमती       | ७८,६३९.६५                        | ६७.९४                            | ८८,६८९.०६                        | ६८.६९                            | १२.७८                            |
| गण्डकी       | ६,३९८.९८                         | ५.४६                             | ६,५९०.९४                         | ५.०४                             | ३.०४                             |
| लुम्बिनी     | ९,९६६.०८                         | ८.६९                             | ११,०४६.६६                        | ८.५५                             | १०.८४                            |
| कर्णाली      | ९५८.७६                           | ०.८३                             | १,१४९.२९                         | ०.८८                             | १९.०४                            |
| सुदूरपश्चिम  | २,६९५.५१                         | २.३३                             | २,८९८.७४                         | २.२४                             | ७.५४                             |
| <b>जम्मा</b> | <b>१,१५,७३६.२२</b>               | <b>१००.००</b>                    | <b>१,२९,२४६.९८</b>               | <b>१००.००</b>                    | <b>११.६७</b>                     |

चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्ममा निर्जीवन बीमकहरुले संकलन गरेको कुल बीमाशुल्कको आधारमा प्रदेशगत तुलना गर्दा सबै भन्दा बढी बीमाशुल्क संकलनको हिस्सा बागमती प्रदेशको ६८.६१ प्रतिशत रहेको छ भने सबै भन्दा कम हिस्सा कर्णाली प्रदेशको ०.८८ प्रतिशत रहेको छ ।

### १८. उजुरी दर्ता तथा फछ्यौट

| विवरण                             |                      | आर्थिक वर्ष |            |
|-----------------------------------|----------------------|-------------|------------|
|                                   |                      | २०८१/८२     | २०८२/८३    |
| गत वर्षको निवेदन बाँकी संख्या     |                      | २८७         | ३९४        |
| यस वर्षको निवेदन संख्या           | केन्द्रीय कार्यालयमा | १४४         | २३         |
|                                   | प्रदेश कार्यालयमा    | ९१          | ०९         |
|                                   | कुल दर्ता            | २३५         | ३२         |
| पुनरावेदनबाट आएका मुद्दाको संख्या |                      | ३           | -          |
| <b>जम्मा निवेदन</b>               |                      | <b>५२५</b>  | <b>४२६</b> |
| फैसला/सहमति भएका मुद्दा संख्या    | फैसला                | ८५          | २३         |
|                                   | सहमति                | ४६          | ७          |
|                                   | जम्मा फछ्यौट         | १३१         | ३०         |
| <b>बाँकी संख्या</b>               |                      | <b>३९४</b>  | <b>३९६</b> |



चालु आ.व. २०८२/८३ को असोज मसान्तसम्ममा केन्द्रीय कार्यालयमा २३ र प्रदेश कार्यालयमा ०९ गरी प्राधिकरणमा कुल दर्ता भएका ३२ वटा उजुरी, गत वर्षको बाँकी ३९४ वटा निवेदन गरी कुल ४२६ वटा उजुरी प्राप्त भएको छ जसमध्ये २३ वटा उजुरी मुद्दा फैसलाबाट र ७ वटा उजुरी सहमतीबाट गरी कुल ३० वटा उजुरी फछ्यौट भएका छन् भने ३९६ वटा उजुरी विचाराधिन अवस्थामानै रहेको छ ।



तयार:

नेपाल बीमा प्राधिकरण